

कृपया तलको जानकारी भर्नुहोस्, हस्ताक्षर गर्नुहोस् र तपाईंको बच्चाको स्कुललाई फिर्ता गरिदिनुहोस् ।

बच्चाको नाम तथा थर: _____ जन्ममिति: _____

मेरो बच्चाको 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममा फर्त कुन-कुन उपचारहरू उपलब्ध गराइन्छ ?

तपाईंको स्कुलको 802 Smiles दन्त स्वास्थ्य कार्यक्रमले दाँतको स्क्रिनिङ (प्रारम्भिक जाँच), सफाइ, फ्लोराइड भार्निश, [सिल्भर डायमाइन फ्लोराइड \(SDF\) \(अङ्ग्रेजीमा\)](#) र [डेन्टल सिलेन्टहरू \(अङ्ग्रेजीमा\)](#) प्रदान गर्दछ । SDF प्राप्त गर्नका लागि तपाईंले अतिरिक्त सहमति फाराम भर्नुपर्छ; त्यो फाराममा SDF उपचारका बारेमा थप पढ्नुहोस् ।

हामी तपाईंको बच्चालाई तपाईंको स्कुलको 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममा फर्त नभएर तपाईंको पहिलेदेखि नै भएको डेन्टल होममार्फत स्याहार प्राप्त गर्न सिफारिस गर्छौं ।

उपचारमा सहमति:

हो, म मेरो बच्चालाई 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममा सहभागी गराउन चाहन्छु । यदि यस फाराममा दन्त चिकित्सकका बारेमा उल्लेख गरिएको भएमा उहाँले 802 Smiles डेन्टल हाइजिनिस्टबाट निष्कर्षहरूको रिपोर्ट पाउनुहुनेछ भन्ने कुरा म बुझ्दछु । मेरो बच्चाले दन्त चिकित्सकसँग परामर्श नगरिकनै 802 Smiles डेन्टल हाइजिनिस्टको मूल्याङ्कनमा आधारित निम्न कुनै पनि वा सबै सेवाहरू प्राप्त गर्न सक्छन् भन्ने कुरा म बुझ्दछु:

- दाँतको स्क्रिनिङ
- फ्लोराइड भार्निश
- डेन्टल सिलेन्टहरू
- दाँतको सफाइ
- सिल्भर डायमाइन फ्लोराइड

होइन, म मेरो बच्चालाई 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममा सहभागी गराउन चाहन्नँ ।

जानकारी साझा गर्ने बारेमा सहमति:

तपाईंको बच्चाको दन्त चिकित्सकसँग: यदि तपाईंको बच्चाको फाइलमा दन्त चिकित्सकका बारेमा उल्लेख गरिएको छ र तपाईंले 802 Smiles कार्यक्रममा फर्त दन्त स्याहार प्राप्त गर्न रोज्नुहुन्छ भने के-कस्ता सेवाहरू उपलब्ध गराइएको थियो भन्ने बारेमा उहाँसँग जानकारी साझा गरिनेछ । **यो जानकारी साझा गर्न अनिवार्य हुन्छ:**

हो, म मेरो बच्चाको जानकारी फाइलमा उल्लेख गरिएको उनको दन्त चिकित्सकसँग साझा गर्न चाहन्छु ।

होइन, म मेरो बच्चाको जानकारी फाइलमा उल्लेख गरिएको उनको दन्त चिकित्सकसँग साझा गर्न चाहन्नँ । मेरो बच्चाले 802 Smiles कार्यक्रममा फर्त दन्त स्याहार प्राप्त गर्ने छैनन् भन्ने कुरा म बुझ्दछु ।

भर्मोन्ट स्वास्थ्य विभागसँग: भर्मोन्ट स्वास्थ्य विभाग यस कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न तपाईंको बच्चाको जानकारी प्रयोग गर्न चाहन्छ । के तपाईं 802 Smiles डेन्टल हाइजिनिस्टलाई भर्मोन्ट स्वास्थ्य विभागसँग तपाईंको बच्चाको दन्त उपचारका रेकर्डहरू साझा गर्नका लागि अनुमति पनि दिनुहुन्छ ? **यो साझा गर्ने कार्य वैकल्पिक हो:**

हो, म 802 Smiles डेन्टल हाइजिनिस्टलाई भर्मोन्ट स्वास्थ्य विभागसँग मेरो बच्चाको दन्त उपचारका रेकर्डहरू साझा गर्नका लागि अनुमति दिन्छु ।

होइन, म 802 Smiles डेन्टल हाइजिनिस्टलाई भर्मोन्ट स्वास्थ्य विभागसँग मेरो बच्चाको दन्त उपचारका रेकर्डहरू साझा गर्नका लागि अनुमति दिन्नँ ।

कृपया तपाईं फोस्टर अभिभावक भएमा वा तपाईंसँग बच्चाको साझा संरक्षकत्व जिम्मा छ भने चिन्ह लगाउनुहोस्:

आमा वा बुवा/अभिभावकको हस्ताक्षर: _____ मिति: _____

आमा वा बुवा/अभिभावकको पूरा नाम: _____

यदि तपाईं आफ्नो बच्चालाई 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममा सहभागी हुन अनुमति दिनुहुन्छ भने कृपया अर्को पृष्ठमा जारी राख्नुहोस् ।

बच्चाको दन्त चिकित्साको इतिहास:

तपाईंको बच्चाको सबैभन्दा पछिल्लो पटक दाँतको जाँच कहिले गरिएको थियो ?

- गएको वर्षभित्र एक वर्षभन्दा बढी समय कहिले पनि दन्त चिकित्सककहाँ नगएको

यदि भएमा तपाईंको बच्चाको प्राथमिक दन्त चिकित्सक को हुनुहुन्छ ? _____

तपाईंको बच्चाको कस्तो प्रकारको दन्त बीमा छ ? बीमा कभरेजको कारणले गर्दा कुनै पनि बच्चालाई सेवा लिनबाट वञ्चित गरिने छैन । 802 Smiles डेन्टल हाइजिनिस्टले तपाईंको बच्चालाई उपलब्ध गराइएका सेवाहरूका लागि Medicaid लाई बिल पठाउन सक्छ भन्ने कुरा याद राख्नुहोस् ।

Medicaid/Dr. Dynasaur – तपाईंको बच्चाको Medicaid आईडी नम्बर: _____

निजी दन्त बीमा (जस्तै Delta Dental)

Tricare

बीमा छैन

अन्य _____

थाहा छैन

के तपाईंको बच्चालाई कुनै पनि एलर्जी छ ? (जस्तै औषधि, खानेकुरा, ल्याटेक्स, चाँदी आदि) छ छैन

यदि 'छ' भने कस्तो प्रकारको ? _____

बच्चाको चिकित्सा इतिहास:

के तपाईंको बच्चामा कुनै पनि शारीरिक, मानसिक, सिकाइ वा भावनात्मक स्वास्थ्य समस्या वा अपाङ्गता छ ?

- छ छैन मलाई थाहा छैन जवाफ दिन चाहन्न

यदि तपाईंले अधिल्लो प्रश्नको जवाफमा 'छ' दिनुभयो भने हामी तपाईंको बच्चालाई उनको डेन्टल भिजिटको समयमा कसरी राम्रो सुविधा दिन सक्छौं ? _____

वैकल्पिक जनसाङ्ख्यिकीय जानकारी:

जन्मिँदा तोकिएको लिङ्ग:

पुरुष

महिला

नन-बाइनरी

जवाफ दिन चाहन्न

अर्को प्रश्नले तपाईंको बच्चाको जाति र जातीय पहिचानका बारेमा सोध्छ । हामीले हाम्रो कार्यक्रमले सबै जाति र जातीयताका मानिसहरूलाई सेवा दिइरहेको छ भन्ने कुरा सुनिश्चित गर्न चाहेकोले हामी यो प्रश्न सोध्छौं । जवाफका विकल्पहरूले तपाईंको बच्चाको पहिचानलाई सही रूपमा प्रतिनिधित्व नगर्न सक्छ भन्ने कुरा हामी बुझ्दछौं ।

निम्नमध्ये कुनले तपाईंको बच्चालाई राम्रोसँग वर्णन गर्छ ? (कृपया लागू हुने सबैमा चिन्ह लगाउनुहोस् ।)

- अबेनाकी वा अर्को अमेरिकन इण्डियन वा अलास्काका मूल निवासी पहिचान
- एसियाली वा एसियाली अमेरिकी, उदाहरणका लागि चिनियाँ, एसियाली भारतीय, नेपाली वा भियतनामी
- अश्वेत वा अफ्रिकन अमेरिकन
- हिस्प्यानिक वा ल्याटिनो, ल्याटिना वा ल्याटिनक्स, उदाहरणका लागि मेक्सिकन, भेनेजुएलन वा ब्राजिलियन
- मध्य पूर्वी वा उत्तरी अफ्रिकी (अर्को पृष्ठमा सूची जारी छ)
- हवाईका मूल निवासी वा अन्य प्यासिफिक आइल्याण्डर
- श्वेत वा युरोपेली अमेरिकी
- अतिरिक्त जाति वा जातीयता भएमा कृपया साझा गर्नुहोस्: _____
- म जवाफ दिन चाहन्नँ

के तपाईंले आफ्नो बच्चाका बारेमा हामीलाई थाहा दिन चाहने अन्य कुनै कुरा छ ?

भरिएको र हस्ताक्षर गरिएको फाराम आफ्नो बच्चाको स्कुलमा फिर्ता गरिदिनुहोस् ।